

२०७५ कार्तिक १० गते को गाउँकार्यपालिकाको बैठक को निर्णय

प्रस्ताव नं १ बाह्य खोप केन्द्र भवन निर्माण सम्बन्धमा ।

प्रस्ताव नं १ माथि छलफल गर्दा यस गाउँपालिकाको शर्त अनुदान तर्फ स्वीकृत कार्यक्रम अनुसार वडा नं १ को बैरेनीमा बाह्य खोप केन्द्र भवन निर्माणको लागी रु ३०००००।- विनियोजन गर्ने सर्वसहमत निर्णय गरियो ।

प्रस्ताव नं २ राष्ट्रिय ग्रामिण तथा नविकरणीय उर्जा कार्यक्रम शौर्य उर्जा प्रबिधि जडान सम्बन्धमा ।

प्रस्ताव नं २ माथि छलफल गर्दा राष्ट्रिय ग्रामिण तथा नविकरणीय उर्जा कार्यक्रम शौर्य उर्जा प्रबिधि जडान नबनिमित गाउँपालिका भवन र आसपासको क्षेत्रमा शौर्य बत्ति जडान गर्न रु ४७००००।- विनियोजन गर्ने सर्वसहमत निर्णय गरियो ।

प्रस्ताव नं ३ वायोग्यांस जडान सम्बन्धमा ।

प्रस्ताव नं ३ माथि छलफल गर्दा ३ नं वडा कार्यालयको निर्णय अनुसार छनोट भै आएका व्यतिहरुलाई लागत इस्टिमेटको आधारमा ५० प्रतिशा लागत सन्नेदारीमा वायोग्यांस निर्माण गर्न रु १५६०००।- विनियोजन गर्ने सर्वसहमत निर्णय गरियो ।

प्रस्ताव नं ४ डुम्रेखोलामा शौचालय निर्माण सम्बन्धमा ।

प्रस्ताव नं ४ माथि छलफल हुदा वातावरणीय सरसफाई आयोजना सम्बन्धी निर्माण कार्यमा विनियोजित रकम रु १,१५,०००।- वाट कालु पाण्डे राजमार्ग अन्तर्गत यस गाउँपालिका वडा नं १ स्थित डुम्रेखोलामा सार्वजनिक शौचालय निर्माण गर्ने सर्वसहमत निर्णय गरियो ।

प्रस्ताव नं ५ सामुदायीक वन कवुलियति वनमा पर्यटन उद्दम प्रबर्द्धन विकास कार्यक्रम सम्बन्धमा ।

प्रस्ताव नं ५ माथि छलफल गर्दा यस गाउँपालिका भित्र रहेका सामुदायिक वनका अध्यक्षहरुलाई १ दिने वन वातावरण सम्बन्धी गोष्ठी संचालन गर्ने र चेतनामुलक शन्देस भएको होडिडबोड राख्न रु १०००००।- विनियोजन गर्ने सर्वसहमत निर्णय गरियो ।

प्रस्ताव नं ६ कृषि कार्यक्रम तर्फ साना सिंचाई निर्माण मर्मत संभार प्लाष्टिक पोखरी निर्माण सन्बन्धमा ।

प्रस्ताव नं ६ माथि छलफल गर्दा सहकारी खेती साना सिंचाई मलविउ ढुवानी साना सिंचाई निर्माण मर्मत संभार प्लाष्टिक पोखरी निर्माण कार्यक्रममा शर्त अनुदा बाट विनियोजित रकम रु ५,४०,०००।- ले वडा नं. ६ मा रहेका देहाएका सिन्चाई आयोजना संचालन गर्ने र निशर्त अनुदान तर्फ कृषि कार्यक्रम मार्फत संचालन हुने साना सिन्चाई कार्यक्रम लाई विनियोजित रकम रु १५०००००।- बाट वडा नं. १ ,

२, ३, ४, ५ र ७ को वडा कार्यालय संग सिन्चाई योजना माग गरी कार्यक्रम संचालन गर्ने सर्वसहमत निर्णय गरियो ।

तपसिल

१ खरमटार साना सिन्चाई मर्मत तथा निर्माण रु २७००००।-

२ विजुली खोला साना सिन्चाई मर्मत तथा निर्माण रु २७००००।-

प्रस्ताव नं ७ वडा कार्यालय भवन निर्माण सम्बन्धमा ।

प्रस्ताव नं ७ माथि छलफल हुदा वडा नं २ ३ र ५ को वडा कार्यालय भवन लागत इस्टिमेट अनुसार रकम विनियोजन गरी स्थानीय ठेकेदार तथा घ वर्गका ठेकेदार मार्फत घटा घटमा टेण्डर गराई भवन निर्माण गर्ने सर्वसहमत निर्णय गरियो ।

प्रस्ताव नं. ८ आर्थिक राहत् वा विपद् व्यवस्थापन सम्बन्धमा ।

प्रस्ताव नं. ८ माथि छलफल गर्दा यस गाउँपालिकामा रहेका तपशिलमा उल्लेखित व्यक्तिहरुको घर बर्षादमा क्षेती भै वस्त्रनहुने भनी निवेदन पर्न आएकोमा ति व्यक्तिहरुको घर अनुगमन गर्न ३ सदस्यीय अनुगमन समिति गठन गरी सो को प्रतिवेदनको आधारमा राहत् व्यवस्थापन गर्ने सर्वसहमत निर्णय गरियो ।

तपशिल

१ तुलकुमार श्रेष्ठ

२ गिर बहादुर वराम

अनुगमन समितिका पदाधिकारी

१ संयोजक:- गा. पा. उपाध्यक्ष

२ सदस्य:- सम्बन्धीत वडाका वडा अध्यक्ष

३ सदस्य:- प्राविधिक १ जना

प्रस्ताव नं. ९ कृषि कार्यक्रम सम्बन्धमा।

प्रस्ताव नं. ९ माथि छलफल गर्दा कृषि कार्यक्रम अन्तर्गत मिनिटिलर सूचिकृत भएका फर्म बाट स्पेसिफिकेसन माग गरी सो को आधारमा टेण्डर मार्फत खरिद प्रकृया अगाडी बढाउने र प्रत्येक वडालाई वडा कार्यालयको निर्णय र सिफारिस अनुसार ५० प्रतिशत लागत साझेदारीमा ५/५ वटा र बाँकि

मिनिटिलरको लागि कार्यपालिकाको निर्णय अनुसार ५० प्रतिशत लागत साझेदारीमा खरिद गरि बितरण गर्ने सर्वसम्मती निर्णय गरियो ।

प्रस्ताव नं. १० म्याद थप सम्बन्धमा ।

प्रस्ताव नं. १० माथि छलफल गर्दा यस गाउँपालिकाको भिलेज प्रोफाईल तथा गुरुयोजना निर्माणको लागि सामाजिक तथा बिकास रुपान्तरण नेपाल संग मिति २०७४/१०/७ मा सम्झौता भए अनुसार २०७५ असार मसान्त सम्ममा निर्माण कार्य सक्रु पर्नेमा गाउँपालिकाले तथ्यङ्क सकलनमा ढिला भै ०७५ अशोज मसान्त सम्मको म्याद थप भएकोमा उक्त अबधिमा वर्षादको कारणले वडा वडामा गै गुरुयोजनाको छलफल कार्यक्रम गर्न नसकी समयमा कार्यक्रम सम्पन्न गर्न नसकिने भनी पुन म्याद थपको निवेदन पेश भएकोमा निवेदन उपर छलफल गरी मिति २०७५ मंसिर मसान्त सम्म म्याद पुन थप गर्ने सर्वसम्मती निर्णय गरियो ।

प्रस्ताव नं. ११ जलेश्वरी मा.वि. को जग्गा खरिद सम्बन्धमा।

प्रस्ताव नं. ११ माथि छलफल गर्दा जलेश्वरी मा.वि. सलाङ्घाटले स्वीकृत कार्यक्रम अनुसार विद्यालयले २-१०-०-० जग्गा खरिद गर्न प्रस्ताव आह्वान गरेकोमा जग्गा खरिद गर्न रु १८३७५००१- र उक्त खरिदहुने जग्गामा रहेको टहरा पन्ध्राउन रु १६२५००१- लाग्ने हुदा विनियोजित रकम रु १५०००००१- मा रु ५०००००१- पुजिगत तर्फको विविध शिर्षक वाट थप विनियोजन गरी रु २००००००१- भुक्तानि गर्ने सर्वसम्मती निर्णय गरियो ।

प्रस्ताव नं. १२ योजनाको लागत इस्टिमेट सम्बन्धमा ।

प्रस्ताव नं. १२ माथि छलफल गर्दा यस गाउँपालिकामा योजनामाग भै अएका तपसिलमा उल्लेखित आयोजनाको लागत इस्टिमेट तयार गर्ने सर्वसम्मती निर्णय गरियो ।

तपशिल

१ बुङचुङ सामुदाईक भवन निर्माण ।

२ तीसमुरे कालिदह खानेपानी मर्मत तथा निर्माण ।

प्रस्ताव नं. १३ खरिद ईकाइ गठन समबन्धमा ।

प्रस्ताव नं. १३ माथि छलफल गर्दा यस गाउँपालिकामा रहेका विषयगत शाखा तथा गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार आवश्यक पर्ने सामाग्री खरिदको लागी तपशिलमा उल्लेखित शाखागत खरिद ईकाई गठन गर्ने निर्णय गरियो ।

तपशिल

१ गाउँपालिकाको खरिद इकाई समिति संयोजक - श्री केशव तिमिलसिना

सदस्य - श्री विष्णु प्रसाद भण्डारी

सदस्य - श्री कमल खड्का

२ स्वास्थ्य शाखा खरिद इकाई समिति संयोजक - ईकाई प्रमुख

सदस्य - श्री विष्णु प्रसाद भण्डारी

सदस्य - श्री कमल खड्का

३ कृषि शाखा खरिद इकाई समिति संयोजक - ईकाई प्रमुख

सदस्य - श्री विष्णु प्रसाद भण्डारी

सदस्य - श्री कमल खड्का

४ पशु विकास शाखा खरिद इकाई समिति संयोजक - ईकाई प्रमुख

सदस्य - श्री विष्णु प्रसाद भण्डारी

सदस्य - श्री कमल खड्का

प्रस्ताव नं. १४ कृषि भेटेरिनरी सहयोग समिति गठन सम्बन्धमा ।

प्रस्ताव नं. १४ माथि छलफल गर्दा कृषि तथा भेटेरिनरीको कार्यक्रम संचालनको लागि ३सदस्यिय सहयोग समिति गठन गर्ने निर्णय सर्वसम्मती गरीयो ।

तपशिल

१ संयोजक:- कमल वहादुर गुरुङ

२ सदस्य:- टंकनाथ तिमिलसिना

३ सदस्य:- सम्बन्धित शाखा प्रमुख

प्रस्ताव नं. १५ टेलिफोन टावरको भाडा कर सम्बन्धमा ।

प्रस्ताव नं. १५ माथि छलफल गर्दा यस गाउँपालिका भित्र टेलिफोन टावर निर्माणको लागि सम्बन्धित जग्गा धनि संगको भाडा सम्झौता अनुसारको भाडाकर र सार्वजनिक स्थानमा साविक सलाङ नलाङ र कुम्पुर गा. वि. स संग भएको सम्झौता अनुसारको रकम गाउँपालिकाको खातामा जम्मा गर्न पत्राचार गर्ने निर्णय सर्वसम्मती गरीयो ।

प्रस्ताव नं. १६ फोकस नेपाल धादिङ्को सहयोगमा संचालन गरिने खानेपानी आयोजना सम्बन्धमा ।

प्रस्ताव नं. १६ माथि छलफल गर्दा यस गाउँपालिका कार्यक्षेत्र वनाई डिएफ आइ डि को आर्थिक सहयोग म्याकमट डोनाल्डको संयोजन तथा अक्सफाम र फोकस नेपाल धादिङ् द्वारा संचालन भै रहेको पुर्णिमा परियोजनाले विभिन्न खानेपानी आयोजना गर्दै आएकोमा तपशिलमा उल्लेखित खानेपानी आयोजना संचालनको लागि अनुमती प्रदान गर्ने सर्वसम्मती निर्णय गरियो ।

तपशिल

१ डुमिडाडाँ डिप वोरिङ् खानेपानी आयोजनाको डिजाईन स्टिमेट सम्पन्न भएकोले उक्त आयोजना तत्काल निर्माण गर्न अनुमती प्रदान गर्ने ।

यस अघि मित २०७५/४/१० को निर्णय अनुसार अनुमती प्रदान गरिएका तपशिलका आयोजनाहरु डिजाईन लागत स्टिमेट तयार गर्न अनुमती प्रदान गर्ने ।

वडा नं. १ दमैडाडा खा.पा ट्याङ्की निर्माण पानी वितरण योजना

वडा नं. २

कुवापानीटार खा.पा

गौलेते खा.पा सुन्दरपानी लिफ्ट सिस्टम

कालीमाटी खा.पा तारनलाङ

सुकुम्वासी खा.पा

नागथान खा.पा

पात्ले खा.पा प्रत्येक घरमा धारा

ठकुरीगाउँ नागथान खोला खा.पा

ज्यामिर स्वारा गैरीगाउँ खा.पा लिफ्ट

जयभद्रे लिफ्ट खा.पा

ढल्केपिपल डिप वोरिङ् खा.पा

वडा नं. ३

डुमीडाडा खा.पा वितरण

मुलावारी खा.पा वितरण

मझुवाटार खा.पा

तिन खण्डे खा.पा

चालिसे खा.पा

वडा नं. ४

भेडावारी खा.पा योजना

वडा नं. ५

काम्राङ खा.पा ट्याङ्की निर्माण वितरण

चालिसेटार खा.पा

हलडाँडा खा.पा

डाँडागाउँ खा.पा(साविक ८)

माझगाउँ खा.पा (चेकवाङ)

रैकर टोल खा.पा लिफ्टिङ

कुम्पुर डाडा खा.पा

वडा नं. ७

भालडाँडा चामडाँडा खा.पा योजना

अमनटार खा.पा

प्रस्ताव नं १७ आर्थिक सहयोग सम्बन्धमा ।

प्रस्ताव नं १७ माथि छलफल गर्दा सिद्धलेक ४ निवासी पदम वहादुर थापामगर त्रिशुली नदीमा डुवेर मृत्यु भएकोले मृतकको दाहसंस्कार र काजक्रिया गर्न आर्थिक अवस्था कमजोर भएकोले रु २००००१- गाउँपालिकाबाट आर्थिक सहयोग गर्ने सर्वसम्मत निर्णय गरियो ।

प्रस्ताव नं १८ अकला मावि ले जाइका मार्फत निर्माण हुन लागेको भवन सक्बन्धमा ।

प्रस्ताव नं १८ माथि छलफल गर्दा यस गाउँपालिका वडा नं ३ मा रहेको अकला मा वि कम्पाउन्ड भित्र जाइका बाट निर्माण हुन लागेको भवन वैरेनी ठाटी कमलबारी मैदान सडकको मापदण्ड कटाइ निर्माण गर्न पाचार गर्ने सर्वसम्मत निर्णय गरियो ।

प्रस्ताव नं १९ सलाङघाट स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धमा ।

प्रस्ताव नं १९ माथि छलफल गर्दा शान्ती नेपालबाट सलाङघाट स्वास्थ्य केन्द्रलाई औषधी उपलब्ध गराएमा एक जना स्वास्थ्य प्रावधिक तत्काल उपलब्ध गराउने सर्वसम्मत निर्णय गरियो ।

प्रस्ताव नं २० जग्गा भाडा सम्बाधमा ।

प्रस्ताव नं २० माथि छलफल गर्दा रिभरपार्क विच रिसोर्टले साविक सलाङ ९ घ कि नं ९२ र ९३ मा सटेको ३ रोपनी १५ आना जग्गा को मासिक भाडा माग गर्ने जिर्णय गरियो ।

प्रस्ताव नं २१ शिक्षण सस्था अवलोकन भ्रमण सम्बन्धमा ।

प्रस्ताव नं २१ माथि छलफल गर्दा यस गाउँपालिका भित्र रहेका शिक्षण सस्था हरुले शैक्षिक भ्रमणको लागि अनुमति माग भएमा बढीमा ४ दिनको अनुमति प्रदान गर्ने सर्वसम्मत निर्णय गरियो ।

प्रस्ताव नं २२ सिद्धेश्वर मा वि खानेपानी निर्माण सम्बन्धमा ।

प्रस्ताव नं २२ माथिछलफल गर्दा शसर्त अनुदान तर्फको पानी तथा स्वास्थ्य र सरसफाइ सुविधा सहितको शौचालय निर्माण शिर्षक मार्फत विद्यालय र गाउँपालिकाको लागत साझेदारीमा विद्यालय हाता भित्र खानेपानी ट्याङ्की निर्माण गर्न रु ६०००००।- विनियोजन गर्ने सर्वसम्मत निर्णय गरियो ।

प्रस्ताव नं २३ योजना छनौट सम्बन्धमा ।

प्रस्ताव नं २३ माथि छलफल गर्दा वडा नं ५ को भइपरी शिर्षकबाट तपसिलको आयोजनामा रकम विनियोजन गर्ने र गाउँपालिसकाको भइपरि शिर्षकबाट वडा नं ५ र ७ र जेष्ठनागरीक दिबसको लागी महिला विकास शाखाको वजेटले नपुग भएकोले तपसिलमा उल्लेखित सिंचाइ कुलो निर्माणमा रकम विनियोजन गर्ने सर्वसम्मत निर्णय गरियो ।

तपसिल

वडा नं ५ को भइपरी शिर्षकबाट:- पारकुना जाले सडक रु २०००००।-

गाउँपालिसकाको भइपरि शिर्षकबाट:- यसलाङखोला तल्लो कुलो सिंचाइ निर्माण रु ५००००।-

गाउँपालिसकाको भइपरि शिर्षकबाट:- यसलाङखोला माथ्लो कुलो सिंचाइ निर्माण रु ५००००।-

गाउँपालिसकाको भइपरि शिर्षकबाट:- सत्येवति मन्दिर निर्माण रु ३०००००।-

गाउँपालिसकाको भइपरि शिर्षकबाट:- जेष्ठनागरीक दिबस रु ६००००।-

प्रस्ताव नं २४ पूर्ण सरसफाइ सम्बन्धमा ।

प्रस्ताव नं २४ माथि छलफल गर्दा यस गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्न शान्ती नेपालको साझेदारीमा पूर्ण सरसफाइ रणनीति कार्यायोजना बनाउने सर्वसम्मत निर्णय गरियो ।

प्रस्ताव नं २५ ४०० के भी विद्युत प्रसारण लाइन सम्बन्धमा ।

प्रस्ताव नं २५ माथि छलफल गर्दा ४०० के भी प्रसारण लाइन ले यस गाउँपालिकाको विभिन्न वडामा बट्टोवास गरिबन्ने जग्गा धनी तथा घर धनी हरुको हकभोगमा रहेको जग्गाको २३ मिटर भित्रको घर जग्गाको मुअब्जा माग गर्ने भनि जग्गाधनीहरुबाट निवेदन पर्न आएङ्कोले निवेदन माथि छलफल गर्दा उक्त जग्गाहरुको मुअब्जाको लागि पत्राचार गर्ने सर्वसम्मत निर्णय गरियो ।

प्रस्ताव नं. २६ साउण्ड सिस्टम खरिद सम्बन्धमा ।

प्रस्ताव नं. २६ माथि छलफल गर्दा नवनिर्मित गाउँपालिका भवनको हलमा उक्त सेट साउण्ड सिस्टम जडान गर्ने र सबै वडा कार्यालयलाई एक एक वटा साउण्ड सिस्टम खरिद गरि हस्तान्तरण गर्ने सर्वसम्मत निर्णय गरियो ।